

ऋण माग फाराम

ऋण माग फा.द.नं.....

श्री..... ज्यू,
..... बचत तथा ऋण सहकारी संस्था लि.

मिति :

विषय: ऋण पाउँ भन्ने बारे ।

महोदय,

मलाई/हामीलाई व्यवसाय/परियोजना संचालन गर्नका लागि रु..... अक्षरेपी रुपैया..... मात्र ऋण आवश्यक परेकोले संस्थाको ऋण नीति बमोजिम मेरो तपशिलमा उल्लेखित धितो जमानत/व्यक्तिगत जमानत/बचत रकमको जमानतमा महिना/वर्षका लागि ऋण उपलब्ध गराईदिनुहुन यो निवेदन पेश गरेको छु । म यस संस्थाको ऋणनीति अन्तर्गत रहेका सम्पूर्ण शर्त तथा नियहरूको साथै संस्थाले जारी गर्ने नीति, नियम समेत पालना गर्न मञ्जुर छु ।

१. आवेदकको व्यक्तिगत विवरण :

नाम, थर :	स्थायी ठेगाना :
सदस्यता नं. :	सम्पर्क ठेगाना :
बाबु/पतिको नाम :	बाजे/ससुराको नाम :
नागरिकता नं. :	जारी मिति र जिल्ला :
पेशा :	सम्पर्क फोन नं. : मो.नं. :

२. विस्तृत पारिवारिक विवरण :

क्र.सं.	नाम	उमेर	पेशा	ऋणी सँगको नाता	सम्पर्क नं.

३. परियोजना सम्बन्धी विवरण :

- क) परियोजनाको नाम :- ख) परियोजना स्थल :-
- ग) परियोजनाबाट हुने प्रत्यक्ष उपलब्धि :-
- घ) परियोजनाको अनुमानित लागत :- ड) आफ्नो स्रोतबाट गरिने लगानी :-
- च) परियोजना/व्यावसायको स्वामित्व रहेको व्यक्तिको नाम :- छ) नाता :-
- ज) ऋण भुक्तानी गर्न चाहिने समयावधि : (वर्ष) झ) भुक्तानी तरिका (किस्ता): (मासिक/त्रैमासिक/एकमुष्ट/अन्य)
- ब) परियोजनाबाट हुने आम्दानीको प्रकार :-

४. समुहगत/व्यक्तिगत बचत जमानत विवरण :

धन जमानी बस्नेको नाम	ठेगाना	सदस्यता नं.	बचतको किसिम	बचत रकम	जमानी बस्न कबुल गरेको रकम	हस्ताक्षर

५. धितो जमानत विवरण :

जग्गाधनीको विवरण	धितो राख्न मञ्जुर गरेको घर/जग्गाको विवरण					
	जिल्ला	न.पा/गा.पा	वडा नं.	कित्ता नं.	किसिम	क्षेत्रफल
नाम, थर:						
बाबु/पतिको नाम:						
बाजे/ससुराको नाम:						
ना.प्र.नं.:						
ऋणीसँगका नाता:						

६. धन जमानत विवरण:

बचतको किसिम	खाता खोलेको मिति	बचत रकम	धन जमानत रकम	बचत रकम	कैफियत

माथि उल्लेखित विवरणहरु ठीक साँचो हुन भुठा ठहरे प्रचलित कानून बमोजिम सहुला बुझाउला भनि सही सनाखत गर्ने:

ऋण निवेदकको दस्तखत
नाम, थर:.....

कार्यालय प्रयोजनको लागि

बचत विभागबाट:

निवेदकले यस संस्थाको तपसिलमा उल्लेखित बचत कार्यक्रममा सहभागि भई तपसिलमा उल्लेखित मितिमा कबुल गरेको बचत रकम बुझाएको देखिन्छ । (निवेदकले सहभागिता जनाएको बचत कार्यक्रममा मात्र ठीक चिन्ह लगाई मिति लेखनुहोला ।)

क्र.सं.	बचतको किसिम	बचत रकम	बुझाएको अन्तिम मिति	क्र.सं.	बचतको किसिम	बचत रकम	बुझाएको अन्तिम मिति
१.	मासिक बचत			४.	नारी बचत		
२.	ऐच्छिक बचत			५.	सुनौलो बचत		
३.	विशेष बचत			६.	आवधिक बचत		
४.	श्रम बचत			७.	बाल बचत		

निवेदकले आजका मितिमा रु..... बचत रकम बुझाउन बाँकी देखिन्छ ।

.....
बचत विभाग प्रमुख

ऋण विभागबाट

- आवेदकले अन्तिम पटक मिति मा शिर्षकमा ऋण लिई मिति मा चुक्ता गरेको देखिन्छ ।
- आवेदकले यस अधि लिएको ऋण भाखामा/भाखा भन्दा पहिले/भाखा भन्दा महिना/वर्ष ढिला भुक्तानी दिएको देखिन्छ । ऋण भुक्तानी नियमित छ कि छैन । ऋण भाखा नाघेको ३ महिना भन्दा बढी (छ) कि (छैन) ।
- आवेदक संस्थाको ऋण सूचना शाखाको कालोसूची वा खराब ऋणीको सूचनामा परेको देखिदैन/देखिन्छ ।
- आवेदक संस्थाको स्वीकृत ऋण नीति तथा ऋण असूलीका शर्तहरु अक्षरस पालना गर्न मञ्जुर छ ।
- अन्य विवरण केही भए उल्लेख गर्ने ।

.....
ऋण विभाग प्रमुख

ऋण स्वीकृति व्यहोरा:

ऋण मागकर्ता सदस्यबाट प्राप्त माग आवेदन, पेश गरिएका कागजातहरुको छानविन र संस्थाको व्यवस्थापन पक्षबाट प्राप्त सूचनाहरुलाई विश्लेषण गर्दा निज ऋण आवेदक सदस्यलाई परियोजना संचालन गर्नका लागि रु..... (अक्षरेपी.....) मात्र ऋण लगानी गर्न स्वीकृती दिइएको छ । प्रकृया पुरा गरी ऋण विभागबाट लगानी गर्नु ।

व्यवस्थापक/प्रमुख कार्यकारी अधिकृत

ऋण उप-समिति संयोजक

अध्यक्ष